



जुनियर असिष्टेण्ट पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।

सूचना नं. ३४/०७८-७९, मिति २०७९/०२/१६

यस कार्यालयबाट संचालन हुने वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनको विज्ञापन नं. २-४/२०७८/७९ (आ.प्र./खुला तथा मधेसी), चौथो तह, जुनियर असिष्टेण्ट पदको प्रतियोगितात्मक लिखित परीक्षा पूर्व प्रकाशित कार्यक्रम अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गराउने गरी देहाय बमोजिमको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा कार्यक्रम

क्र.सं.	विज्ञापन नं.	पद / सेवा / समूह	परीक्षा मिति, समय र समय अवधि		रोल नं.	उम्मेदवार संख्या	परीक्षा केन्द्र
			प्रथम पत्र	द्वितीय पत्र			
१	२/२०७८/७९ (आ.प्र.)	जुनियर असिष्टेण्ट / प्राविधिक (अन्य), हस्पीटल इन्जि. / सिभिल/ मेकानिकल / इले. / चौथो	२०७९/०२/२७ गते विहान ८:०० बजे (४५ मिनेट) (संयुक्त पत्र)	२०७९/०२/२८ गते विहान ८:०० बजे (२ घण्टा ३० मिनेट)	१ - ५ सम्म	५	श्री सिद्धार्थ मा.वि., नगरपालिका रोड, हेटौंडा
२	३-४/२०७८/७९ (खुला तथा मधेसी)	जुनियर असिष्टेण्ट / प्राविधिक (अन्य), हस्पीटल इन्जि. / सिभिल/ मेकानिकल / इले. / चौथो			१ - ५८ सम्म	५८	

द्रष्टव्य:-१

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
- प्रवेश-पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित गराइने छैन ।
- परीक्षा शुरु हुनु भन्दा १ घण्टा अगाडी परीक्षा केन्द्रमा आईपुग्नु पर्नेछ ।
- परीक्षा भवनमा मोबाईल तथा बिद्युतिय सामग्री निषेध गरिएको छ । **परीक्षामा क्याल्कुलेटर प्रयोग गर्न पाइने छैन ।**
- वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठुलो अक्षर (Capital Letter) मा A, B, C, D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।
- परीक्षामा **कालो मसी** मात्र प्रयोग गर्नुपर्नेछ ।
- छ) तोकिएको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रमा सहभागी गराइने छैन ।**
- परीक्षार्थीले परीक्षामा सहभागी हुन आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र लिई उपस्थित हुनुपर्नेछ ।

द्रष्टव्य:- २ कोभिड-१९ को विशेष संक्रमणकालीन अवस्थामा परीक्षामा सामेल हुने उम्मेदवारले देहायका विषयहरुको पूर्ण पालना गर्नुपर्नेछ ।

- परीक्षा केन्द्र प्रवेश गर्नु अघि अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ । साथै उम्मेदवार स्वयंले आफ्नो प्रयोजनको लागि स्यानिटाईजर तथा खानेपानीको व्यवस्था गर्नुपर्नेछ ।
- परीक्षा केन्द्र प्रवेश गर्दा, शौचालय जाँदा आउँदा, परीक्षा केन्द्रबाट बाहिरिदा एकआपसमा दुई मिटरको दुरी कायम गर्नुपर्नेछ ।
- परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशन पूर्ण पालना गर्नु पर्नेछ ।
- कोभिड-१९ संक्रमित उम्मेदवारहरुको लागि **विशेष परीक्षा केन्द्रको** ब्यबस्था गरीने हुँदा संक्रमित परीक्षार्थीहरु आफु संक्रमित भएको जानकारी यस कार्यालयको फोन नं. ०५७-५२०३०२, ५२६८२२ र मोबाईल नंबर ९८५५०९९३०२ मा सम्पर्क गरी वा इमेल hetauda@psc.gov.np तथा निवेदनको माध्यमबाट सो को जानकारी यस कार्यालयलाई दिनुहुन सुचित गरिन्छ ।

कान्तिराज मैनाली
नायब सुब्बाबद्रीनाथ सापकोटा
शाखा अधिकृततेज प्रसाद दाहाल
उप-सचिव